

पृष्ठभुमि:

बझाङ सुदूरपश्चिमाञ्चलको विकट जिल्ला हो । भौगोलिक विकटता, परमपरागत कृषि प्रणाली, जिवन निर्वाहमुखि व्यावसायका कारण यस जिल्लाको अवस्था कमजोर देखि धेरै जसो घरधुरीका लागि तीन महिना मात्र खानका लागि पुग्ने अवस्था देखिन्छ ।



शब्द वाचन वाट तालिम उद्घाटन गर्दै ज न पा का नगर प्रमुख वीरेन्द्र बहादुर खड्का

कार्यक्रमको नामः







उपभोक्ता समितिहरूका नगरपालिकाका विकास योजना सम्बन्धी उपभोक्ता समितिलाई १ दिने अभिमुखीकरण तालिम कार्यक्रम संचालन मिति: २०७५।०९।१७ देखि २०७५।०९।२१ गते सम्म

कार्यक्रम संचालन स्थान: ज न पा सभा हल

तालिममा सहभागी वडाहरू १ देखि ११ सम्म

तालिम सहभागी संख्या: जम्मा २६७ महिला पुरुष

नगरपालिकाका विकास योजना सम्बन्धी उपभोक्ता समितिलाई १ दिने अभिमुखीकरण तालिम कार्यक्रम

कार्यक्रम संचालन मिति: मिति: २०७५।०९।१७ देखि २०७५।०९।२१ गते सम्म

तालिमको मुल उद्देश्य

दीगो एवं उत्पादनशील पूर्वाधारको निर्माण गरी पछाडिपरेका समुदायका लागी समुदायको सहयोगार्थ निर्मीत पूर्वाधारको दिगोपनाका लागि मर्मत संहार समितीको क्षमता विकास गर्ने ।

अल्पकालिन उद्देश्य

योजना कार्यान्वयनको अवधीमा सँरचना निर्माणमा गुणस्तर तथा दिगोपनाका लागी उ स तथा समुदाय परिचालनमा योजनाका लागी अल्पकालिन तथा दीर्घकालिन उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ:

तालिम सामग्रीहरू:

- (क) प्रत्येक सहभागीको निर्मित तालिमको उद्देश्य विवरण एक-एक प्रति
- (ख) प्रत्येक सहभागीको निर्मित पूर्व परिक्षा पत्र एक-एक प्रति
- (ग) न्युज प्रिन्टमा ठूलो अक्षरले लेखिएको तालिम कार्यक्रम तालिका
- (घ) बोर्ड, मार्कर मास्कीङ्ग टेप, न्युजप्रिन्ट
- (ड) विभिन्न रङ्गको साइन पेन
- (च) परिचय अभ्यास पर्चा
- (छ) ल्याप टप र प्रोजेक्टर

द्रष्टव्य: यी सामग्रीहरू तालिम अवधीभर प्रयोग गर्न सकिन्छ।

विषय वस्तु, समय तथा प्रशिक्षक तालिका

दिन १

क्र.सं.	विषय वस्तु	जिम्मेवारी
१.	नाम दर्ता	मदन बहादुर खड्का
२.	आसन ग्रहण	लाल बहादुर खाती
३.	परिचय	लोकराज उपाध्याय
४.	तालिम उद्घाटन	नगर प्रमुख वीरेन्द्र बहादुर खड्का
५.	स्वागत तथा तालिमको उद्देश्य	नगर उप प्रमुख जुना जाग्री
६.	उद्घाटन सत्र समापन	नगर प्रमुख वीरेन्द्र बहादुर खड्का
७.	नगर विकास कार्यक्रमको जानकारी तथा कार्यान्वयन प्रक्रिया	प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जङ्ग शाही
८.	उ स गठन सम्झौता प्रकृया	मदन बहादुर खड्का

९	उ स लाइ लेखा सम्बन्धि भुक्तानी प्रकृया सार्वजनिक खरीद ऐन तथा निमावली	शेरबहादुर बिष्ट लाल बहादुर खाती
१०	चियापान तथा नास्ता	
११	योजना सम्बन्धि सर्भे लागत अनुमान कार्यान्वयन चरण र अन्तिम मूल्याङ्कन प्रकृया	लाल बहादुर थापा लोकराज उपाध्याय
१२	मूल्याङ्कन तथा योजना सम्बन्धि समस्या तथा समाधानका उपाय र कार्यान्वयन सम्बन्धि अनुभव	लोकराज उपाध्याय धर्मराज जोशी
१३	समापन	नगर प्रमुख तथा नगर उप प्रमुख

विषय वस्तुहरू:

अति जोखिममा रहेका समूह/घर परिवारहरूले प्रस्ताव गरेका योजनाहरूलाई विशेष ध्यान दिएर योजना निर्माण गरेमा दिर्घकालिन रूपमा सफलता मिल्दछ।


समुदाय स्तरमा योजनाहरूको पहिचान गर्दा र प्राथमिकता तोकदा निम्न मुख्य कुराहरूमा ध्यान दिनु पर्नेछः

- लक्षित गाउँ “वस्तीमा आर्थिक र सामाजिक रूपले पिछडिएका, दलित, जनजाती समुदायलाई फाईदा पुऱ्याउने योजनाहरू
- प्रत्यक्ष वा परोक्ष रूपले सम्पूर्ण समुदायको कृषि उत्पादन र आयआर्जनमा मद्दत गर्ने योजनाहरू
- स्थानीय श्रोत र साधनहरूको अधिकतम उपयोग हुने खालका योजनाहरू
- स्थानीय उपभोक्ताहरूको स्वामित्व रहने खालका योजनाहरू
- समुदायले नै स्थानीय स्तरमा मर्मत सम्भार गर्न सक्ने खालका योजनाहरू

सरकारको विकेन्द्रिकृत योजना तर्जुमा पद्धति अनुरूप कार्यक्रमका योजनाहरू छनौट तथा डिजाइन गरिने छन्। निर्णय प्रकृयामा सामेल हुने र जीविकोपार्जन सुधार कृयाकलापहरूबाट फाइदा लिने अवस्थाको प्रत्याभूति गर्न प्रयास गर्नेछ।

आयोजना कार्यान्वयनका चरणहरु

योजना सञ्चालन गरिने क्रियाकलापहरूलाई तीन चरणमा विभाजन गर्न सकिन्छः (क) कार्यक्रमको तयारी चरण (ख) योजना निर्माण चरण, (ग) योजना सञ्चालन तथा मर्मत सम्भार चरण । सामान्यतया: तयारी चरणमा मूल योजना निर्माणको सहज कार्यान्वयनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारीहरु पूरा गरिन्छ । संलग्न चित्रमा कार्यक्रमको मुख्य तीन चरण र तिनको मुख्य कृयाकलाप बारे शाइएको छ ।



। धेरै लामो समयदेखि समस्या भोगिरहेका समुदायले योजना पाउदा उनिहरु खुश मात्र होइन त्यस योजनालाई कसरी टिकाउने भन्ने कुरा पनि सोच्छन् । यकै परियोजनाले समुदायमा स्थित बहुमत व्यक्तिले अधिकतम लाभ उठाउने हुनाले योजनाको पहिचान गर्दा खेरि नै पर्याप्त ध्यान दिनुपर्दछ जुन कार्यक्रमको मुलभुत उद्देश्य पनि हो । त्यसैले योजनाको पहिचान एवं कार्यान्वयनका सम्पूर्ण चरणहरुमा सबैको अर्थपुर्ण एवं समान सहभागिता हुनुपर्दछ ।